





नेपाल सरकार  
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय  
सडक विभाग  
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाण्डौ  
सडक डिभिजन हेटौडा  
मकवानपुर  
**बोलपत्र स्वीकृत गर्ने आशयको सुचना**  
सूचना प्रकाशन मिति २०८२/०४/३०

यस डिभिजनको मिति २०८२/०३/२२ गतेको राष्ट्रिय दैनिकमा प्रकाशित सूचना नं **IFB: ०१-२०८२/०८३** अनुसार **E-Bid** मार्फत दर्ता हुन आएका बोलपत्रदाताहरु मध्ये तपसिल बमोजिमका बोलपत्रदाताहरुको बोलपत्र न्यूनतम मूल्यांकित सारभुतरुपमा प्रभावग्राही देखिएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७(२) र ४७ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |

| सि. नं. | ठेक्का नं                   | स्वीकृतका लागि छनोट भएका बोलपत्रदाताहरुको नाम र ठेगाना | कवोल रकम (मु.अ.क. र PS बाहेक) |
|---------|-----------------------------|--------------------------------------------------------|-------------------------------|
| १       | RDHTD/337310113/2082/083-01 | श्री सनशाइन कन्स्ट्रक्सन, पटेर्वा सुगौली-०३, पर्सा     | रु. ४९,६५,६७३.५२              |
| २       | RDHTD/337310113/2082/083-02 | श्री न्यू यूनिभर्सल कन्स्ट्रक्सन, हेटौडा-१५, मकवानपुर  | रु. ४२,८५,५११.९४              |
| ३       | RDHTD/337310113/2082/083-03 | श्री सनशाइन कन्स्ट्रक्सन, पटेर्वा सुगौली-०३, पर्सा     | रु. ३३,८९,८८१.०१              |
| ४       | RDHTD/337310113/2082/083-04 | श्री मनरा निर्माण सेवा, मनहरी-०३, मकवानपुर             | रु. ४३,२४,२७७.३४              |
| ५       | RDHTD/337310113/2082/083-05 | श्री आशिष कन्स्ट्रक्सन, कलैया-११, बारा                 | रु. ३१,४०,१६१.३४              |
| ६       | RDHTD/337310113/2082/083-06 | श्री न्यू यूनिभर्सल कन्स्ट्रक्सन, हेटौडा-१५, मकवानपुर  | रु. ३०,२४,४३४.५५              |
| ७       | RDHTD/337310113/2082/083-07 | श्री न्यू यूनिभर्सल कन्स्ट्रक्सन, हेटौडा-१५, मकवानपुर  | रु. २८,८६,३२५.१६              |
| ८       | RDHTD/337310113/2082/083-08 | श्री सनशाइन कन्स्ट्रक्सन, पटेर्वा सुगौली-०३, पर्सा     | रु. २६,२८,०००.००              |
| ९       | RDHTD/337310113/2082/083-09 | श्री आरभ कन्स्ट्रक्सन, जिराभवानी-०५, पर्सा             | रु. २४,८४,९८८.५२              |
| १०      | RDHTD/337310113/2082/083-10 | श्री न्यू यूनिभर्सल कन्स्ट्रक्सन, हेटौडा-१५, मकवानपुर  | रु. १३,१६,६४१.६८              |
| ११      | RDHTD/337310113/2082/083-11 | श्री साह निर्माण सेवा, कलैया-०४, बारा                  | रु. २२,६९,६८२.३९              |

डिभिजन प्रमुख

**रिलायन्स फाइनान्स लिमिटेडका**  
**ऋण नतिर्ने ऋणीलाई कर्जा चुता गर्ने १५ दिने अत्यन्त जरूरी सूचना**

(प्रकाशित मिति: २०८२/०४/३०)

तपाईं तपसिलका ऋणी/ऋणीहरुले यस फाइनान्सबाट लिनु भएको ऋण रकम, यस फाइनान्ससँग गर्नु भएको ऋण सम्झौताको शर्त बमोजिम तोकिए अनुसार बुझाउनु पर्ने साँवा, व्याज समयमा भुक्तान नगरी, नबुझाई ऋण लिँदा गरेको शर्त कबुलियत उल्लंघन गर्नु भएको र फाइनान्सबाट मौखिक एवम् लिखित रुपमा पटक पटक तरताकेता गर्दा समेत सो कर्जाको तिर्नु पर्ने साँवा, व्याज तथा हर्जाना व्याज समेत चुक्ता भुक्तानी गर्न नआउनु भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्रमा कर्जाको सम्पूर्ण साँवा, व्याज तथा हर्जाना व्याज समेत चुक्ता भुक्तान गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ। उल्लेखित मिति भित्रमा यस ब्रितिय संस्थालाई तिर्नु, बुझाउनु पर्ने सम्पूर्ण कर्जा, व्याज तथा हर्जाना व्याज समेत भुक्तान नगर्नु भएमा यस फाइनान्सलाई कर्जा सुरक्षण वापत लेखि दिनुभएको तपसिल बमोजिमको चल अचल सम्पत्ति प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी धितो लिलाम बिक्री गरी अथवा सो बाट आफ्नो लेना असूल उपर नभएमा तपाईं ऋणी तथा व्यक्तिगत जमानी दिने समेतको अन्य चल/अचल सम्पत्तिबाट वा ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गरी वा अन्य प्रचलित कानून बमोजिम कारवाही गरी फाइनान्सले आफ्नो लेना रकम असूल उपर गरिनुका साथै तपाईं ऋणी तथा व्यक्तिगत जमानी दिने समेतलाई नेपाल राष्ट्र बैकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्र लि.को कालोसूचीमा सूचीकृत गर्न सिफारिश गरी पठाईने ब्यहोरा समेत यसै सूचनाबाट जानकारी गराइन्छ।

**तपसिल**

| शस्त्रा कार्यालय: सितापाईँडा, काठमाडौं                                                                                                                                                                                     | ऋणीको विवरण                                                                                                                                                                                                 | धितोको विवरण                                                                                                                                                                                                                                                                                                             | व्यक्तिगत धन जमानी दिनेको विवरण                                                                                                                                                                                                                                                                      |
|----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|
| <b>१ नाम : अमिल तिमल्सिना</b><br>बुवा : प्रल्हाद प्रसाद तिमल्सिना<br>बाजे : हरि प्रसाद तिमल्सिना<br>श्रीमती : बिन्दा दाहाल<br>ठेगाना : काभ्रेपलाञ्चोक जिल्ला,<br>बेथानचोक, वडा नं. ३<br><b>कर्जा शिर्षक : आवासीय कर्जा</b> | <b>फडिन्द्र कुमारी तिमल्सीना</b><br>नाममा दर्ता रहेको काठमाण्डौ जिल्ला, धर्मस्थली, वडा नं. ०२,<br>स्थित कित्ता नं. १६७ को क्षेत्रफल<br>०-३-०-० को घर जग्गा तथा सो<br>ले चर्चेको सम्पुर्ण लिगलगापात<br>समेत। | <b>नाम : प्रल्हाद प्रसाद तिमल्सिना</b><br>ठेगाना : काभ्रे जिल्ला, दुखर्क वडा नं. ०१<br>बुवा : हरि प्रसाद तिमल्सिना<br>बाजे : मनि कन्य तिमल्सिना<br><b>नाम : फडिन्द्र कुमारी तिमल्सिना</b><br>ठेगाना : काभ्रेपलाञ्चोक जिल्ला, दुखर्क<br>वडा नं. ०१<br>श्रीमान : प्रल्हाद प्रसाद तिमल्सिना<br>ससुरा : हरि प्रसाद तिमल्सिना | <b>नाम : विन्दा दाहाल</b><br>ठेगाना : काभ्रेपलाञ्चोक जिल्ला, बनेपा<br>वडा नं. ५<br>श्रीमान : अनिल तिमल्सिना<br>ससुरा : प्रल्हाद प्रसाद तिमल्सिना<br><b>नाम : अमृत कुमार तिमल्सिना</b><br>ठेगाना :काभ्रे जिल्ला, दुखर्क वडा नं. ०१<br>बुवा : प्रल्हाद प्रसाद तिमल्सिना<br>बाजे : हरि प्रसाद तिमल्सिना |



**RELIANCE FINANCE LIMITED**  
**रिलायन्स फाइनान्स लिमिटेड**  
(नेपाल राष्ट्र बैकबाट “ज” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था)

**Head Office:** Reliance Bhawan, Kamaladi, Kathmandu  
Tel: +977–1–5361104, 5323117, 5361041, 5361167  
Email: info@reliancenepal.com.np  
Web: www.reliancenepal.com.np

वित्तीय सेवाको अर्को परिभाषा

**रिलायन्स फाइनान्स लिमिटेडका**  
**ऋण नतिर्ने ऋणीलाई कर्जा चुता गर्ने ७ दिने अत्यन्त जरूरी सूचना**

(प्रकाशित मिति: २०८२/०४/३०)

तपाईं तपसिलका ऋणी/ऋणीहरुले यस फाइनान्सबाट लिनु भएको ऋण रकम, यस फाइनान्ससँग गर्नु भएको ऋण सम्झौताको शर्त बमोजिम तोकिए अनुसार बुझाउनु पर्ने साँवा, व्याज समयमा भुक्तान नगरी, नबुझाई ऋण लिँदा गरेको शर्त कबुलियत उल्लंघन गर्नु भएको र फाइनान्सबाट मौखिक एवम् लिखित रुपमा पटक पटक तरताकेता गर्दा समेत सो कर्जाको तिर्नु पर्ने साँवा, व्याज तथा हर्जाना व्याज समेत चुक्ता भुक्तानी गर्न नआउनु भएकोले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्रमा कर्जाको सम्पूर्ण साँवा, व्याज तथा हर्जाना व्याज समेत चुक्ता भुक्तान गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ। उल्लेखित मिति भित्रमा यस ब्रितिय संस्थालाई तिर्नु, बुझाउनु पर्ने सम्पूर्ण कर्जा, व्याज तथा हर्जाना व्याज समेत भुक्तान नगर्नु भएमा यस फाइनान्सलाई कर्जा सुरक्षण वापत लेखि दिनुभएको तपसिल बमोजिमको चल अचल सम्पत्ति प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी धितो लिलाम बिक्री गरी अथवा सो बाट आफ्नो लेना असूल उपर नभएमा तपाईं ऋणी तथा व्यक्तिगत जमानी दिने समेतको अन्य चल/अचल सम्पत्तिबाट वा ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गरी वा अन्य प्रचलित कानून बमोजिम कारवाही गरी फाइनान्सले आफ्नो लेना रकम असूल उपर गरिनुका साथै तपाईं ऋणी तथा व्यक्तिगत जमानी दिने समेतलाई नेपाल राष्ट्र बैकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्र लि.को कालोसूचीमा सूचीकृत गर्न सिफारिश गरी पठाईने ब्यहोरा समेत यसै सूचनाबाट जानकारी गराइन्छ।

**तपसिल**

| केन्द्रिय कार्यालय: कमलादी काठमाडौं                                                                                                                                                                             | ऋणीको विवरण                                                                                                                                                                                         | व्यक्तिगत धन जमानी दिनेको विवरण                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                         |
|-----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|-----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|-----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|
| <b>१ नाम : मेडिहेल्थ सर्जिकल प्रा. लि.</b><br>ठेगाना : काठमाण्डौ जिल्ला, त्रिपुरेश्वर वडा नं. ११<br>पान नं. ६०९६९९३०६<br>दर्ता नं. २३२१९१/०७६/०७७<br>दर्ता मिति : २०७६/०९/२३<br><b>शिर्षक : व्यापारिक कर्जा</b> | <b>नाम : एलिसा टकाल</b><br>ठेगाना : गोरखा जिल्ला, सिरानचोक वडा नं. ०७<br>हालको ठेगाना : भक्तपुर जिल्ला, लोकन्थली<br>मध्यपुर ठिमी न.पा. वडा नं. ०२<br>बुवा : हरि प्रसाद ढकाल<br>बाजे : एक विलास ढकाल | <b>नाम : सुदिप चौलागाईं</b><br>ठेगाना : मकवानपुर जिल्ला, हेटौडा वडा नं. ०६<br>हालको ठेगाना : काठमाण्डौ जिल्ला, हात्तीडाडा<br>कागेश्वरी मनोहरा न.पा. वडा नं. ०९<br>बुवा : अर्जुन प्रसाद चौलागाईं<br>बाजे : सिद्धि प्रसाद चौलागाईं<br><b>नाम : सुमन चौलागाइ</b><br>ठेगाना : मकवानपुर जिल्ला, हेटौडा वडा नं. ०६<br>बुवा : अर्जुन प्रसाद चौलागाइ<br>बाजे : सिद्धि प्रसाद चौलागाईं<br><b>नाम : हरि प्रसाद टकाल</b><br>ठेगाना : गोरखा जिल्ला,श्रीनाथकोट वडा नं. ०४<br>हालको ठेगाना : भक्तपुर जिल्ला, लोकन्थली<br>मध्यपुर ठिमी न.पा. वडा नं. ०२<br>बुवा : एक विलास ढकाल<br>बाजे : गज्जाधर ढकाल |



**RELIANCE FINANCE LIMITED**  
**रिलायन्स फाइनान्स लिमिटेड**  
(नेपाल राष्ट्र बैकबाट “ज” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था)

**Head Office:** Reliance Bhawan, Kamaladi, Kathmandu  
Tel: +977–1–5361104, 5323117, 5361041, 5361167  
Email: info@reliancenepal.com.np  
Web: www.reliancenepal.com.np

वित्तीय सेवाको अर्को परिभाषा



**ट्रेड टावर लिमिटेड**  
वडा नं.-११, थापाथली, काठमाडौं, नेपाल  
Landline:- ०१-५१११०००  
E-mail:info@tradetower.com.np|URL: www.tradetower.com.np

**Provisional Statement of Financial Positions**  
As at 32nd Ashadh 2082 (Unaudited)

| Particulars                          | As at 32nd Ashadh 2082 (Unaudited) | As at 31st Chaitra 2081 (Unaudited) | As at 31 Ashadh 2081 (Audited) |
|--------------------------------------|------------------------------------|-------------------------------------|--------------------------------|
| <b>ASSETS</b>                        |                                    |                                     |                                |
| <b>Non-Current Assets</b>            |                                    |                                     |                                |
| Property, Plant & Equipment          | 1,182,307,243.37                   | 1,190,485,513.94                    | 1,186,257,606.28               |
| Intangible Assets                    | 127,182.67                         | 137,781.23                          | 169,576.90                     |
| Deferred Tax Assets                  | 2,382,696.70                       | 2,382,696.70                        | 2,382,696.70                   |
| Other Assets                         |                                    |                                     | -                              |
| <b>Total Non Current Assets</b>      | <b>1,184,817,122.74</b>            | <b>1,193,005,991.86</b>             | <b>1,188,809,879.88</b>        |
| <b>Current assets</b>                |                                    |                                     |                                |
| Inventories                          | 4,134,299.92                       | 4,889,122.83                        | 3,045,591.18                   |
| Financial assets                     |                                    |                                     |                                |
| Cash and Cash Equivalents            | 77,358,673.37                      | 5,914,589.72                        | 4,369,892.94                   |
| Trade Receivables                    | 36,937,292.71                      | 29,789,871.82                       | 25,744,590.27                  |
| Prepayments                          | 1,250,280.66                       | 1,912,033.98                        | 4,800,527.00                   |
| Other Assets                         |                                    |                                     |                                |
| <b>Other current assets</b>          |                                    |                                     |                                |
| (a) Loans and Advances               | 51,295,024.76                      | 60,065,808.39                       | 59,395,772.53                  |
| <b>Total Current assets</b>          | <b>170,975,571.41</b>              | <b>102,571,426.74</b>               | <b>97,356,373.92</b>           |
| <b>TOTAL ASSETS</b>                  | <b>1,355,792,694.15</b>            | <b>1,295,577,418.60</b>             | <b>1,286,166,253.79</b>        |
| <b>EQUITY AND LIABILITIES</b>        |                                    |                                     |                                |
| Equity                               |                                    |                                     |                                |
| Share Capital                        | 815,609,700.00                     | 418,440,400.00                      | 379,102,000.00                 |
| Advance for Share Capital            |                                    | -                                   | 39,338,400.00                  |
| Other Equity                         | 48,331,184.44                      | 56,785,785.91                       | 48,200,275.94                  |
| <b>Total Equity</b>                  | <b>863,940,884.44</b>              | <b>475,226,185.91</b>               | <b>466,640,675.94</b>          |
| <b>Non Current Liabilities</b>       |                                    |                                     |                                |
| Long Term Borrowing                  | 83,704,333.85                      | 303,476,938.11                      | 301,030,192.67                 |
| Lease Liabilities                    | 107,898,068.56                     | 107,840,124.14                      | 107,767,973.99                 |
| Other Liabilities                    | 4,176,663.00                       | 4,116,663.00                        | 4,266,663.00                   |
| Deferred Tax Liability               | -                                  | -                                   | -                              |
| Provisions                           | 1,028,840.00                       | 1,028,840.00                        | 1,028,840.00                   |
| <b>Total Non Current Liabilities</b> | <b>196,807,905.41</b>              | <b>416,462,565.25</b>               | <b>414,093,669.66</b>          |
| <b>Current Liabilities</b>           |                                    |                                     |                                |
| <b>Financial Liabilities</b>         |                                    |                                     |                                |
| Trade Payables                       | 258,254,064.16                     | 280,297,655.10                      | 297,929,920.76                 |
| Short Term Borrowings                | 13,959,611.10                      | 101,671,156.24                      | 73,680,971.71                  |
| Other Liabilities                    | 10,095,188.65                      | 9,599,361.09                        | 23,300,520.72                  |
| Lease Liabilities (Current Portion)  | 12,668,687.00                      | 12,268,687.00                       | 10,468,687.00                  |
| Provisions (Current Portion)         | 66,353.39                          | 51,808.00                           | 51,808.00                      |
| Total Current Liabilities            | 295,043,904.30                     | 403,888,667.43                      | 405,431,908.19                 |
| <b>TOTAL EQUITY AND LIABILITIES</b>  | <b>1,355,792,694.15</b>            | <b>1,295,577,418.60</b>             | <b>1,286,166,253.79</b>        |

The above figures are subject to change at the time of statutory audit or as required by the regulatory authority.

**Provisional Statement of Profit or Loss**  
From 1st Baishakh 2082 to 32nd Ashadh 2082 (Unaudited)

| Particulars                                           | For the year 2081-82 (Unaudited) | From 1st Shrawan 2081 to 31st Chaitra 2081 (Unaudited) | For the year 2080-81 (Audited) |
|-------------------------------------------------------|----------------------------------|--------------------------------------------------------|--------------------------------|
| <b>INCOME</b>                                         |                                  |                                                        |                                |
| Revenue from operations (Hotel)                       | 99,836,482.39                    | 65,182,831.28                                          | 17,531,387.12                  |
| Other operating Income (TTN)                          | 94,870,721.16                    | 71,670,299.25                                          | 93,369,141.66                  |
| <b>Total Revenue</b>                                  | <b>194,707,203.55</b>            | <b>136,853,130.53</b>                                  | <b>110,900,528.78</b>          |
| <b>EXPENDITURE</b>                                    |                                  |                                                        |                                |
| Cost of operation (Hotel)                             | 27,266,623.86                    | 17,710,950.36                                          | 5,195,812.56                   |
| Employee Cost                                         | 26,889,738.99                    | 19,858,853.52                                          | 11,980,789.87                  |
| Administrative and Operating expenses                 | 47,152,241.89                    | 22,170,481.91                                          | 28,270,973.63                  |
| <b>Total Expenditure</b>                              | <b>101,308,604.74</b>            | <b>59,740,285.79</b>                                   | <b>45,447,576.06</b>           |
| <b>Profit/(Loss) before Interest and Depreciation</b> | <b>93,398,598.81</b>             | <b>77,112,844.74</b>                                   | <b>65,452,952.73</b>           |
| Finance Cost                                          | 43,409,581.37                    | 32,112,621.47                                          | 14,793,603.07                  |
| Depreciation and amortisation                         | 49,843,563.55                    | 36,414,713.30                                          | 30,255,546.65                  |
| <b>Profit/(Loss) before tax for the year</b>          | <b>145,453.89</b>                | <b>8,585,509.97</b>                                    | <b>20,403,803.01</b>           |
| Less:                                                 |                                  |                                                        |                                |
| Provision for Corporate Social Responsibility (CSR)   | (1,454.54)                       | -                                                      | -                              |
| Provision for employee bonus                          | (13,090.85)                      | -                                                      | -                              |
| Income tax expenses-current                           | -                                | -                                                      | -                              |
| Deferred tax (expense) / income                       | -                                | -                                                      | 933,441.76                     |
| <b>Net Profit/(Loss) after tax For The Year</b>       | <b>130,908.50</b>                | <b>8,585,509.97</b>                                    | <b>21,337,244.77</b>           |

The above figures are subject to change at the time of statutory audit or as required by the regulatory authority.

**धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची**  
(नियम २६ को उपनियम(१) रैज सडकवित्त) आ.व. २०८१/०८२ को चौथो त्रैमासिक प्रतिवेदन

ट्रेड टावर लिमिटेडको २०८२ असार मसानमा समाप्त भएको आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक लेखापरीक्षण नभएको अपरिष्कृत प्रतिवेदन :

**१. वित्तिष विवरण :**  
(क) आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक अवधिको वास्तवगत र गण्य-जोखलाज सडकवर्षी विवरण:  
आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत कम्पनीको २०८२ असार ३२ सम्ममा समाप्त (२०८२ बैशाख १ देखि २०८२ असार ३२ सम्म) चौथो त्रैमासिक अवधिको वैधानिक लेखापरीक्षण हुनु पूर्वका तुलनात्मक वित्तीय विवरणहरू अनुसूचि-१ मा प्रस्ताव गरिएको छ । चौथो त्रैमासिक समीक्षा अवधिमा सम्बन्धित पक्षहरू बीच नियमित व्यवसाय कारोबार र यस प्रतिवेदनमा उल्लिखित बाहेक कुनै कारोबार नभएको।  
(ख) आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक अवधिको लेखापरिक्षण जनाएको प्रमुख वित्तीय अनुपातहरू

| विवरण                                | चौथो त्रैमासिक अवधि (२०८२ असार मसान सम्म लेखापरिाक्षण नभएको) | अघिल्लो त्रै मासिक अवधि (२०८१ वैैस मसान सम्म लेखापरिाक्षण नभएको) | चौथो त्रैमासिक अवधि (२०८१ असार मसान सम्म लेखापरिाक्षण भएको) |
|--------------------------------------|--------------------------------------------------------------|------------------------------------------------------------------|-------------------------------------------------------------|
| प्रमुख वित्तीय सूचकहरू               |                                                              |                                                                  |                                                             |
| ऋण रूँजीको अनुपात                    | ०.११                                                         | ०.८५                                                             | ०.८०                                                        |
| शेयर धनीको शेयर रूँजी कोषको प्रतिफल  | ०.०२%                                                        | १.८४%                                                            | ५.२५%                                                       |
| प्रति शेयर आयवनी (रु)                | ०.०३                                                         | २.०५                                                             | ५.६३                                                        |
| प्रति शेयर नेटवर्क (रु)              | १०५.९३                                                       | ११४.५७                                                           | १२४.०९                                                      |
| प्रति शेयर कूल सम्पत्तिको मूल्य (रु) | १६६.२३                                                       | ३०९.६२                                                           | ३३९.२७                                                      |
| प्रति शेयर बजार मूल्य (रु)           | -                                                            | -                                                                | -                                                           |
| प्राइस अर्निङ रेसियो                 | -                                                            | -                                                                | -                                                           |
| चा्ल अनुपात                          | ०.५८                                                         | ०.२५                                                             | ०.२४                                                        |

**२. व्यवस्थापकिय विवरण :**  
(क) यस कम्पनीको आम्दानी तथा जफा नोक्सान व्यवस्थापनको योजना अनुरूप सलोषजनक रहेको।  
(ख) चौथो त्रैमासिक अवधिको आम्दानी, मुनाफा सम्बन्धमा वित्तीय विवरणहरूले स्पष्ट पारेको छ। सम्पूर्ण शेयरधनीहरूको हितमा कार्य गर्दै कम्पनीलाई अगाडि बढाउन व्यवस्थापन कटिबद्ध रहेको छ।  
(ग) चौथो त्रैमासिक अवधिमा यस कम्पनीले बैंकबाट लिएको कर्जाको ढुल्लो भाग फिर्ता गरेको हुनाले आगामी विवरणमा व्याज खर्च न्यून हुन गइ नाफामा बृद्धि हुन सक्ने देखिन्छ।

**३. कानुनी कारबाही सडकवर्षी विवरण :**  
(क) यस कम्पनी संग जग्गा धनीले अतिवृत्ति माग गरेकोमा सो विरुद्ध मध्यस्थताबाट निष्पण गराइ पाई मनी कम्पनीले मध्यस्थ नियुक्ति गरि कारबाई युक्त अवस्थामा रहेको।  
(ख) संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक र संचालकको विरुद्ध प्रचलित नियमको अवस्था वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको जानकारी नभएको।  
(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी नभएको।

**४. संघटित संस्थाको शेयर कारोबार सडकवर्षी विवरण :**  
(क) शेयर कारोबारमा हुने उतार-चढाव खुल्ना बजारले प्रतिपादित गरेको मुख्य र साव्यता अनुरूप निर्देशित हुने गरेको छ। शेयरको कारोबार सम्बन्धी विषयमा व्यवस्थापनको धारणा तटस्थ रहेको छ।  
(ख) ट्रेड टावर लिमिटेड कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को असार मसान सम्ममा अन्य भएको चौथो अवधिमा प्रति शेयर रु १००/- का दरको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मुख्य ,कारोबार भएको कूल दिन तथा कारोबार संख्या हेर्दा बमोजिम रहेको छ।

| चौथो त्रैमासिक आ.ब. २०८१/०८२    | शेयर कारोबार मुख्य (रु) |               | कूल शेयरको कारोबार - दिन र समयमा |                    |
|---------------------------------|-------------------------|---------------|----------------------------------|--------------------|
|                                 | अधिकतम मुख्य            | न्यूनतम मूल्य | अन्तिम मुख्य                     | कूल कारोबार संख्या |
| चौथो त्रैमासिक (२०८२ असार मसान) | १००/-                   | १००/-         | १००/-                            | नभएको              |

**५. समस्या तथा चुनौती :**  
(क) समस्या तथा चुनौतीहरू :  
१. अप्रत्याशित रूपमा आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरूको कारणणबाट देशको अर्थतन्त्र तथा पर्वदेन उद्योगमा पर्ने सक्ने प्रभाव।  
२. देशमा विक्रामत अस्थिर राजनैतिक बातावरणका कारण अर्थतन्त्रमा पर्ने सक्ने प्रभाव।  
३. आर्थिक गतिविधिमा आएको निश्चिततामा सुधार नहुनु।  
४. बिदेशी निविद्यन दरमा आउने परिवर्तन।  
(ख) रणनीति :  
१. समस्या र चुनौती समाधानका उपायहरूको बारेमा संचालक समितिले समय समयमा समीक्षा गरि आवश्यक रणनीति बनाइ सो को निर्धारणको उपाय अवलम्बन गर्ने गरेको छ।

**६. संस्थागत सुशासन :**  
संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापनद्वारा चालिएका कदम सम्बन्धी विवरण  
(क) कम्पनीले प्रचलित ऐन तथा कानून बमोजिमको मापदण्ड, नियमकारी निकायहरूबाट समय समयमा जारी भएका नियम, विनियम, निर्देशन तथा परिपत्रहरूको पूर्ण पालना गरेको छ।  
(ख) कम्पनीको लेखापरीक्षण समितिले आन्तरिक लेखापरिक्षणबाट त्रैमासिक पुनरावलोकन एवं समीक्षा गर्दै आवश्यक सल्लाह र सुझावहरू समय समयमा दिने गरेको छ।  
(ग) कम्पनीको आन्तरिक नियन्त्रण प्रणाली कम्पनीको आफ्नै आन्तरिक लेखापरिक्षण विभाग समेत निष्वाशील रहि कार्यरत गर्दै आइरहेका छन्। कम्पनीको सञ्चालक समिति, लेखापरिक्षण समिति, जोडिम व्यवस्थापन समिति र आन्तरिक नियन्त्रण प्रणाली लगायत अन्य आवश्यक उच्च व्यवस्थापनका पदाधिकारीहरू आ-आफ्नो स्थानबाट कम्पनीको प्रतिष्ठा निमित्त अछोटान बढ्ने गरेको र आन्तरिक विभिन्न समितिहरू सबैबै निष्वाशील रहि परिणाम मुब्धी कार्यरत गर्दै आइरहेका छन्।

**७. सत्य, तथ्यता सडकवर्षी सडकवर्षी/कार्यकारी प्रमुखको उद्घोषण :**  
आजको मिति सम्म यस प्रतिवेदनमा उल्लिखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत उत्तरदायित्व लिन्छु। साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझ्ने सम्म यस प्रतिवेदनमा उल्लिखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र तथ्यांकितहरूलाई सत्यता निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू नुकाइएको छैन।

| संचालक समितिको आज्ञाले कम्पनी सचिव |
|------------------------------------|
|------------------------------------|



**RELIANCE FINANCE LIMITED**  
**रिलायन्स फाइनान्स लिमिटेड**  
(नेपाल राष्ट्र बैकबाट “ज” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था)

**Head Office:** Reliance Bhawan, Kamaladi, Kathmandu  
Tel: +977–1–5361104, 5323117, 5361041, 5361167  
Email: info@reliancenepal.com.np  
Web: www.reliancenepal.com.np

वित्तीय सेवाको अर्को परिभाषा